



# एनएमबि लघुवित्त वित्तीय संस्था लि.

## NMB Laghubitta Bittiya Sanstha Ltd.

(National Level "D" Class Financial Institution Licensed by Nepal Rastra Bank)

Corporate Office: Pokhara 25, Kaski, Ph: 061-400427/400477, Fax: 061-400428  
Email : info@nmbmicrofinance.com, Website : www.nmbmicrofinance.com

### Unaudited Financial Results (Quarterly)

As at Ashwin End (2079/06/31) of the Fiscal Year 2079/080

Rs in '000'

SN	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
<b>1</b>	<b>Total Capital and Liabilities (1.1 to 1.9)</b>	<b>6,028,520</b>	<b>6,104,682</b>	<b>5,734,450</b>
1.1	Paidup Capital	655,863	655,863	539,805
1.2	Proposed Bonus Share	-	-	-
1.3	Reserve & Surplus	362,273	371,198	397,562
1.4	Debtenture & Bond	-	-	-
1.5	Borrowings	3,052,874	3,003,833	2,909,820
1.6	<b>Deposits (a+b)</b>	<b>1,858,921</b>	<b>1,971,586</b>	<b>1,785,747</b>
	a. Member	1,858,921	1,971,586	1,785,747
	b. Public	-	-	-
1.7	Proposed Dividend	26	26	-
1.8	Income Tax Liability	-	4,253	8,993
1.9	Other Liabilities	98,564	97,923	92,523
<b>2</b>	<b>Total Assets (2.1 to 2.7)</b>	<b>6,028,520</b>	<b>6,104,682</b>	<b>5,734,450</b>
2.1	Cash & Bank Balance	59,384	60,581	77,260
2.2	Money at Call and Short Notice	242,415	222,680	221,975
2.3	Investments	2,000	2,000	2,000
2.4	Loans & Advances	5,649,622	5,747,396	5,378,076
2.5	Fixed Assets	53,533	52,692	40,313
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	21,567	19,333	14,826
<b>3</b>	<b>Profit and Loss Account</b>	<b>This Quarter Ending</b>	<b>Previous Quarter Ending</b>	<b>Corresponding Previous Year Quarter Ending</b>
3.1	Interest Income	210,105	829,051	188,295
3.2	Interest Expense	123,689	387,657	76,787
	<b>A. Net Interest Income (3.1 - 3.2)</b>	<b>86,416</b>	<b>441,394</b>	<b>111,509</b>
3.3	Fees, Commission and Discount	12,145	74,898	22,446
3.4	Other Operating Income	4,560	12,954	2,676
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
	<b>B. Total Operating Income (A+3.3+3.4+3.5)</b>	<b>103,120</b>	<b>529,245</b>	<b>136,630</b>
3.6	Staff Expenses	69,432	207,334	54,384
3.7	Other Operating Expenses	26,319	101,127	20,740
	<b>C. Operating Profit Before Provision (B-3.6-3.7)</b>	<b>7,369</b>	<b>220,784</b>	<b>61,506</b>
3.8	Provision for Possible Losses (Net)	15,546	17,472	10,137
	<b>D. Operating Profit (C - 3.8)</b>	<b>(8,177)</b>	<b>203,312</b>	<b>51,368</b>
3.9	Non Operating Income/ (Expenses) - Net	167	(212)	155
3.10	Write Back of Provision for Possible Loss	-	-	-
	<b>E. Profit From Regular Activities (D+3.9+3.10)</b>	<b>(8,010)</b>	<b>203,099</b>	<b>51,523</b>
3.11	Extraordinary Income/ (Expenses) - Net	-	-	-
	<b>F. Profit before Bonus and Taxes (E+3.11)</b>	<b>(8,010)</b>	<b>203,099</b>	<b>51,523</b>
3.12	Provision for Staff Bonus	-	20,310	5,152
3.13	Provision for Tax	-	54,837	13,911
	<b>G. Net Profit/ Loss (F-3.12-3.13)</b>	<b>(8,010)</b>	<b>127,953</b>	<b>32,460</b>
<b>4</b>	<b>Ratios</b>			
4.1	Capital Fund to RWA	17.47%	17.39%	16.69%
4.2	Non Performing Loan (NPL) To Total Loan	5.68%	3.18%	3.37%
4.3	Total Loan Loss Provision to Total NPL	54.63%	88.13%	83.66%
4.4	Cost of Funds	10.11%	8.22%	7.16%
4.5	CD Ratio (Calculated as per NRB Direction)	313.66%	299.91%	309.90%

- Note :**
- The Unaudited Financial Figures may change as directed by Statutory Auditor/ Supervisory Authorities.
  - Previous Period Figures are regrouped or rearranged wherever necessary.
  - Loans and Advances are reported net of provisions where Gross amount to NPR 58,30,667.09 thousands.
  - The Company has made investments NPR 2 million in promoter shares of Nepal Finsoft Company Limited.
  - Income Tax Liability has been shown after netting of with advance tax amount.

#### Interest Rate

Deposit: 5.5% to Max 10.01%	Loan & Advance: 12% to Max 15%
-----------------------------	--------------------------------

### धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

## आ.व. २०७८/८० को प्रथम त्रैमासिक प्रतिवेदन

#### १. वित्तीय विवरण :

- क) यस एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रथम त्रैमासको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ । एनएमबि बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको यस लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी रु. ६५,५८,६२,८६२/- रहेको छ । यस वित्तीय संस्थामा एनएमबि बैंकको ५१ प्रतिशत, अन्य संस्थापक व्यक्तिको १९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । यस वित्तीय संस्थाको एनएमबि बैंक र एनएमबि क्यापिटलसँगको सम्बन्धित पक्षबीचका कारोबार निम्न बमोजिम छ ।

क्र.स.	विवरण	रकम (रु.)
१	एनएमबि बैंकको लगानी	३३,४४,९०,०५९.८१
२	एनएमबि बैंकबाट लिएको सापटी	१,२२,३३,८१,११३.४६
३	एनएमबि बैंकलाई गरेको ब्याज भुक्तानी	२,४१,३५,६१७.४९
४	एनएमबि बैंकमा रहेको मौज्जात	१,८२,५८,८८६.१२
५	एनएमबि क्यापिटललाई गरेको भुक्तानी	२,००,०००.००

#### ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आमदानी: रु. (४.८९) मूल्य आमदानी अनुपात: रु.० प्रति शेयर नेटवर्थ: रु.१५५.२४  
प्रति शेयर कुल सम्पत्तिको मूल्य: रु.९९९.१७ तरलता अनुपात: १०.६०%

#### २. व्यवस्थापकिय विश्लेषण :

##### क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आमदानी र तरलतामा कुनै परिवर्तन भए सोको प्रमुख कारण सम्बन्धी विवरण :

यस वित्तीय संस्थाले यस त्रैमासमा लक्ष्य अनुरूप व्यवसाय तथा आमदानीमा हालको अवस्था अनुरूप सामान्य हास भएको छ । सदस्य संख्या, समुह सदस्यहरूको निक्षेप तथा कर्जा लगानी बढाउँदै लैजानु, खर्चमा मितव्ययीता अपनाउनु र व्याजदर लघुवित्त बजारको औषत दर भित्र नै कायम गरी ग्राहक सदस्यहरूलाई वित्तीय संस्थाको सेवामा आकर्षित गर्न सक्नु मुख्य सफल पक्ष रहेका छन् । यस त्रैमासिक अवधिमा वित्तीय संस्थाको कारोबार, मौज्जात, आमदानी र तरलता लगायत केही शीर्षकमा नकारात्मक परिवर्तन देखिएको छ । साथै उचित व्यवस्थापन तथा सकारात्मक सोचले अगाडी बढ्दै जाँदा यस संस्थाले हालको परिस्थितिलाई पनि उचित हिसाबले पुँजिकरण गर्दै लगेको छ । तरलता अभाव माफ पनि उपलब्ध स्रोत साधनको सही तरल प्रयोग गर्दै विपन्न वर्गका ऋणीहरूको आवश्यकता पुरा गर्नलाई संस्था दृढ रहेको छ ।

##### ख) आगामी अवधीको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

पोखरा महानगरपालिका वडा नं. २५ मिलनचोक, हेम्जा, कास्कीमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले हिमाली, पहाडी तथा तराई क्षेत्रका ६८ जिल्लाहरूमा १४९ वटा शाखा तथा उपशाखाहरू संचालन गरेको यस वित्तीय संस्थाको देशभर शाखा सञ्चालन गर्ने रणनीति रहेको छ । यस वित्तीय संस्थाले देशका विकट हिमाली, पहाडी तथा तराई क्षेत्रमा बसोबास गर्ने करीब १,२२,६७० सदस्यहरूलाई उहाँहरूको घरदेखि नजिकै, कर्जा, बीमा जस्ता वित्तीय सेवा प्रदान गर्नुका साथै विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरी स्थानीय स्तरमा सामाजिक कार्यमा हाँसला प्रदान गर्ने तथा सहजकर्ताको भूमिका निर्वाह गर्ने कार्य गरिरहेको छ । साथै आगामी दिनमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी अर्थ प्रभावकारी रूपमा सेवा तथा सुविधाको विस्तार गर्ने लक्ष्य रहेको छ । यस वित्तीय नवनिर्गत प्रविधिहरूको प्रयोग गरी छिटो, छरितो र विश्वसनीय एवम् दोगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रही संस्थाले भविष्यमा नेपालकै एक सबल, प्रतिष्ठित तथा अन्वल लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य राखेको छ । समय सापेक्ष ग्राहकको चाहना अनुरूप सेवा तथा सुविधाहरूमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिबद्ध पनि रहेको छ ।

(रु हजारमा)

क्र.स	विवरण	आ.व. २०७८/७९ आषाढ मसान्त	चालु आ.व. २०७९/८० आश्विन मसान्त	वृद्धि प्रतिशत
१	कुल सदस्य सङ्ख्या	१,२०,९८४	१,२०,९८४	१.३९%
२	कुल ऋणी सङ्ख्या	४३,२२२	४३,२२२	(६.६५%)
३	शाखा सङ्ख्या	१४९	१४९	०.००%
४	कुल लगानी रकम	५९,१२,८९५	५९,१२,८९५	(१.३९%)
५	कुल बचत रकम	१९,७९,५८६	१९,७९,५८६	(५.७१%)

#### ग) विगतको अनुभवबाट संश्लिष्ट संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण:

बैंक क्षेत्रमा लगानीयोग्य रकमको अभाव तथा बढ्दो निक्षेपदरका कारण संस्थाले उचित परिणाम तथा दरमा कर्जा प्राप्त गर्दा कठिनाई भएको कारण अपेक्षित रूपमा कर्जा लगानी गर्न नसक्नुका साथै तरलतामा आएको संकुचन र कर्जा सापटीको व्याजदरमा भएको उतार चढावका कारण संस्थाको नाफा वा नगद प्रवाहमा असर पारेको छ । बढ्दो व्याजदर कारण नाफामा प्रतिकूल प्रभाव पनि विभिन्न कार्यक्रमहरू समेत प्रभावित भएको छ । तथापि संस्थाले तय गरेको कुशल संरक्षण नीतिका कारण गम्भीर समस्या बह्योतु परेको छैन ।

#### ३. कानुनी कारवाही सम्बन्धी विवरण :

- क) वित्तीय संस्थाको संस्थापक वा सञ्चालक वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध, आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको हालसम्म संस्थालाई कुनै पनि जानकारी प्राप्त भएको छैन ।  
ख) वित्तीय संस्थाले बाढी नेपाल सरकार प्रतिवादि गंगा कुमार प्रधान समेत रहेको बैंकिङ कसुर सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गमा दर्ता गरी उच्च अदालत बिराटनगर अन्तर्गत वाणिज्य इजालस इलाममा विचाराधीन अवस्थामा रहेको छ । यसैगरी यस वित्तीय संस्थाको कर्मचारी कल्पना गुरुङलाई बैंकिङ कसुर सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय मनाङमा दर्ता गरी उच्च अदालत कास्कीबाट फैसला भईसकेको छ तर सो फैसलाको पुर्णपत्र आउन बाँकी रहेको छ । संस्थाबाट बरखास्तीमा परेका कर्मचारी ध्रुव प्रसाद सुवेदीले संस्था विरुद्ध दायर गरेको मुद्दा श्रम अदालत काठमाडौँबाट फैसला भईसकेको छ तर उक्त फैसला उपर चित नबुझेकाले सर्वोच्च अदालतमा रिट दायरा भई सो रिट सुनुवाइको क्रममा रहेको छ । यसै सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गमा कमल धितोमा ऋण प्रवाह गर्ने कार्यमा समीरालत निज सुवेदी तथा सो कार्यमा संलग्न अन्य ऋणी सदस्यहरू उपर बैंकिङ कसुर मुद्दा दायर भई विचाराधीन रहेको छ ।

#### ४. वित्तीय संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

- क) धितोपत्र विनियम बजारको खुल्ला बजार कारोबारबाट यस वित्तीय संस्थाको शेयरको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।  
ख) यस त्रैमासको शेयर सम्बन्धी विवरण :  
अधिकतम मूल्य: रु. ९१० न्यूनतम मूल्य: रु.६५३ अन्तिम मूल्य: रु.६७२  
कारोबार भएको कुल दिन: ६५ दिन कारोबार संख्या: १,६०,०२७ किता

#### ५. समस्या र चुनौती :

- क) सीमित वित्तीय श्रोत, बजारमा तरलताको समस्याका कारण सापटीमा उच्च व्याजदर, लघुवित्त संस्थाहरूमा अनुपालनाको समस्या, वित्तीय साक्षरतामा कमी, दक्ष जनशक्तिको अपर्याप्तता, दक्ष कर्मचारीलाई संस्थामा जोगाई राख्नु, बढ्दो संचालन लागत तथा घट्दो खुद व्याजदर अन्तर्गत आदिका कारण कार्यक्रम विस्तार गर्नमा चुनौती रहेको छ ।  
ख) ग्रामीण क्षेत्रमा वित्तीय सेवा सञ्चालन गर्नको लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधारहरू उपलब्ध नहुदा सो क्षेत्रहरूमा कार्यक्रम विस्तार गर्नमा चुनौती रहेको छ ।  
ग) एउटै ग्राहक विभिन्न लघुवित्त वित्तीय संस्थाहरूमा आवद्ध भएको हुनाले ग्राहकसँगको कारोवारमा दोहोरोपना, सदस्यहरूमा अधिक ऋणभार, अस्थिर प्रतिस्पर्धको समस्या दिनानुदिन बढ्दै गएकोले कर्जा लगानीमा गुणस्तरीयता कायम राख्न चुनौती रहेको छ ।  
घ) व्यवस्थापनको रणनीति : उल्लेखित चुनौतीहरूको सामना गर्दै देशका सबै जिल्लाहरूमा थप शाखा विस्तार गर्ने, विभिन्न कर्मचारी तालिम संचालन गरी क्षमता अभिवृद्धि गर्ने, प्रभावकारी ढंगले जनशक्ति व्यवस्थापन गर्ने, प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै जाने, विवेकशिल जोरिम व्यवस्थापनको नीतिलाई अंगिकार गर्दै जाने, उत्पादनमुलक र कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकता दिने, खर्चमा मितव्ययीता अपनाउने, वित्तीय पहुँचबाट टाढा रहेका ग्रामीण तथा विपन्न घरपरिवारमा वित्तीय सेवा पुऱ्याउने, केन्द्र व्यवस्थापनलाई उच्च महत्व दिई गुणस्तर कायम गर्ने, निक्षेप वृद्धि तथा परिरक्षणलाई विशेष महत्व दिने, ग्राहक सदस्यहरूलाई प्रदान गर्ने सबै प्रकारका सेवामा प्रविधिको उच्च प्रयोग गर्दै ग्राहक संरक्षणमा विशेष ध्यान दिँदै वित्तीय संस्थासँग रहेका स्रोत तथा साधनको अधिकतम उपयोग गरी ग्राहक सदस्यहरूको सन्तुष्टिको स्तर वृद्धिको साथै संस्थाको मुनाफा वृद्धि कायम राख्ने व्यवस्थापनको रणनीति रहेको छ ।

#### ६. संस्थागत सुशासन :

वित्तीय संस्थाको सञ्चालन समिति, लेखापरीक्षण समिति, कर्मचारी वित्तीय संस्थापन विभाग, लघुवित्त संस्थापन समिति, सम्पत्ति शुद्धिकरण अगमन समिति लगायतका समितिको र पदपूर्ति समिति, जोखिम व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण विभाग जस्ता स्थायी संरचनाको माध्यमबाट समय सापेक्ष नीति नियमहरू परिमार्जन गर्ने तथा सोको कार्यान्वयन गरि संस्थाभित्र संस्थागत सुशासन कायम गर्ने तथा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन वित्तीय संस्था प्रतिबद्ध छ ।

#### ७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोषण गर्नुको साथै मले जानबुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य तथा पूर्ण छन् र लगानीकर्ताहरूलाई समुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।